

सबैसँग एउटा मनपर्ने कथा हुन्छ! यो सत्रमा तपाईंलाई मनपर्ने कथाको बारेमा कुरा गर्नुहुनेछ, त्यस कथाको निम्ति आवरण पृष्ठ डिजाइन गर्नुहुनेछ र अरूलाई पनि यो कथा पढ्न राजी गराउनुहुनेछ। तपाईंको पुस्तकालय पुस्तकहरूले भरिपूर्ण छ, त्यसैले त्यहाँ तपाईंलाई नयाँ कथा खोज्ने मौका मिल्छ।



१. गोलो घेरामा बस्नुहोस्।
पालैपालो आफूलाई मनपर्ने कथाको नाम र मन पर्ने एउटा कारण भन्नुहोस्।

यदि कसैलाई मन पर्ने कथा सोच्न कठिन भइरहेको छ भने, सबैलाई थाहा भएको तपाईंले प्रख्यात कथाको उदाहरण दिनुहोस्; उदाहरणको निम्ति देवी वा देवताको कथा।



२. तपाईंलाई मनपर्ने कथाको निम्ति किताबको आवरण (बाहिरी खोल) डिजाइन गर्नुहोस् वा तपाईंको पुस्तकको आवरणको बारेमा एकजना साथीसँग कुरा गर्नुहोस्।
तपाईंको पुस्तकको आवरणले मानिसहरूलाई पढ्न प्रोत्साहित गर्नुपर्छ, तर कथालाई बिगार्नु हुँदैन।
तलका कुराहरू समावेश गर्न सक्नुहुन्छ:

- शीर्षक
- लेखकको नाम
- एउटा चित्र
- पुस्तकको बारेमा प्रकाशकले लेखेको कुरा

यदि कसैलाई मनपर्ने पुस्तक पुस्तकालयमा छ भने, उक्त व्यक्तिले बनाएको आवरणलाई त्यो पुस्तकको आवरणसँग तुलना गर्न सक्नुहुन्छ।



३. तपाईंलाई मन पर्ने पुस्तक बजारमा बेच्दै हुनुहुन्छ भन्ने कल्पना गर्नुहोस्।
तपाईंको ग्राहकलाई के भनेर पुस्तक किन्न राजी गराउनुहुन्छ?
एउटा छोटो मनतव्य (भाषण) तयार गरेर समूहमा सुनाउनुहोस्।
यदि लेख्ने कुराहरू र खाली पानाहरू उपलब्ध छन् भने पहिले यसलाई लेख्न पनि सक्नुहुन्छ।

तपाईंको मनतव्यमा यी कुराहरू समावेश हुनुपर्छ:

- तपाईंलाई उक्त पुस्तक वा कथा किन मनपर्छ
- तपाईंका ग्राहकहरूले किन त्यो पुस्तक पढ्दा रमाइलो मान्नेछन्

यो सामूहिक वा व्यक्तिगत क्रियाकलाप हुन सक्छ।

यदि तपाईंको समूह लजायो भने, सबैलाई थाहा भएको कथा छानेर संयुक्त रूपमा मनतव्य (भाषण) तयार गर्न सक्नुहुन्छ।



३. सबैले जानेको कथामा सामूहिक सहमती जनाउनुहोस्।
कथाको सानो खण्ड पालैपालो भन्नुहोस्।
यदि तपाईंलाई सबै कथा आएन भने चिन्ता नगर्नुहोस्- आफैले बनाउनुहोस्!

हरेकले कति लामो बोल्ने भन्ने कुराको निर्णय गर्नुहोस्। उदाहरणको लागि, सबैलाई दुई वाक्यहरू भन्नु लगाउन सक्नुहुन्छ।

